



कावासोती नगरपालिका
नगर कार्यपालिकाको कार्यालय

शिवमन्दिर, नवलपरासी (ब.सु.पूर्व)

गण्डकी प्रदेश, नेपाल

सेवा करार सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशन मिति: २०७७/७/२५)

कावासोती नगरपालिकाका नवलपरासी (ब.सु.पूर्व) का लागि चालू आर्थिक वर्ष २०७७/७८ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) सञ्चालनका लागि तपिसल बमोजिमको पदमा कर्मचारी आवश्यक भएकोले सेवा करारमा लिनका लागि दरखास्त आव्हान गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस कार्यालयमा तोकिएको ढाँचामा पासपोर्ट साइजको दुईप्रति फोटो, नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र अनुभवको प्रमाणपत्रको प्रतिलिपीहरू सहित आवेदन दिनुहुन अनुरोध छ।

विज्ञापन नं.	पद/ तह	माग संख्या	योग्य उमेर
१/०७७-७८	उद्यम विकास सहजकर्ता	२	१८ बर्ष पुरा गरी ४५ बर्ष ननाघेको

क. दरखास्त दिने अन्तिम मिति र दस्तुर: सूचना प्रकाशित भएको मितिले १५ दिन। दोब्बर दस्तुर तिरेर आवेदन दिने थप अवधिको सुविधा नभएको। दरखास्त दस्तुर रु. ५००।-

अनलाइनबाट आवेदन दिन चाहने आवेदकहरूको लागि तल लिंक दिईएको छ। राष्ट्रिय बाणिज्य बैंकको कावासोती शाखामा रहेको यस कावासोती नगरपालिकाको खाता नं. ३२००१००३०१०१०००३ मा परीक्षा दस्तुर जम्मा गर्न सकिनेछ। परीक्षा दस्तुर राष्ट्रिय बाणिज्य बैंकको जुनसुकै शाखाबाट बुझाउन सकिनेछ। आवेदन दिनका लागि तल दिईएको लिंक वा कावासोती नगरपालिकाको वेबसाईट www.kawasotimun.gov.np मा राखिएको लिंकमा मा गई आफ्नो विवरण भरी तोकिएको कागजात र बैंक भौचरको स्क्यान कपी अपलोड गर्नुपर्नेछ।

URL: https://docs.google.com/forms/d/e/1FAIpQLSdcSRLbxJvNHdWShZWVJ5Mcqt4zh_R8m-czL3igvK4YtGSwp/viewform?gxids=7757

ख. शैक्षिक योग्यता: (१) प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (CTEVT) बाट: (क) मान्यताप्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी डिप्लोमा कोर्स उत्तीर्ण गरेको, वा (ख) उद्यम विकास सहजकर्ता सीप परीक्षण तह २ वा ३ उत्तीर्ण गरेको, वा (ग) उद्यम विकास सहजकर्ता सम्बन्धी प्राविधिक प्रवेशिका परीक्षा (TSLC) उत्तीर्ण गरेको।

ग. छनौट विधि: (१) संक्षिप्त सूची प्रकाशन: कावासोती नगरपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७५ बमोजिम तोकिएको मापदण्ड र अङ्कका आधारमा संक्षिप्त सूची प्रकाशन गरिनेछ। (२) अन्तरवार्ता: संक्षिप्त सूचीमा सूचीकृत भएका भएका उम्मेदवारहरूले मात्र अन्तर्वार्तामा सहभागी हुन पाउनेछन्। अन्तर्वार्तामा अधिकतम ३० अंक।

घ. सेवा करार अवधि: आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको लागि। (कार्यालयको निर्णयानुसार करार अवधि थप गर्न वा घटाउन सकिने)

(यज्ञ पुरी)

प्रमुख प्रशासकीय अधिकृत